

सन् २०२० को जनगणनाले तपाईंको समुदायलाई कसरी प्रभाव पार्छ ?



www.ncaatogether.org/census

वर्तमानलाई सुरक्षित गर्नुहोस्, भविष्यका लागि लगानी गर्नुहोस्

तपाईंको परिवार र समुदायको उन्नतिलाई सुनिश्चित गर्नका लागि संघीय कोषहरूमा रहेको ८ खर्ब डलरभन्दा बढी रकमलाई कसरी छुट्याउने भन्ने कुरामा जनगणनाबाट प्राप्त तथ्याङ्कले मद्दत गर्छ ।

यसले तपाईंको समुदायलाई कसरी लाभ पुऱ्याउँछ ?



मेडिकेड र मेडिकेयर



फूक पोषण खानेकुरा सहायता कार्यक्रम (SNAP)



बाल स्याहार र विकास ब्लक अनुदानहरू



राजमार्गलाई अनुदान



Headstart / हेडस्टार्ट (स्कूल जान योग्य पार्ने)



पुस्तकालय तथा अस्पतालहरू



सेक्सन ८ हाउजिङका भौचरहरू



विशेष शिक्षाका लागि अनुदानहरू



र अझ धेरै!

आफ्नो समुदायका लागि स्रोतहरू प्राप्त गर्नुहोस्

तपाईंको समुदायमा गणना गरिएको प्रत्येक व्यक्तिको अर्थ त्यहाँ गणना गरिएको व्यक्तिको लागि थप संघीय डलर तपाईंको समुदायमा आउनु हो । अर्कोतर्फ, जनगणनामा सहभागी नहुने प्रत्येक व्यक्तिले गर्दा तपाईंको समुदायलाई प्रत्येक वर्ष हजारौं डलर नोक्सान हुन्छ । प्रत्येक १० वर्षमा एकपटक मात्र जनगणना हुने भएकाले, २०३० सम्म प्रत्येक वर्ष यो नोक्सानी हुनेछ, जसले गर्दा समग्रमा तपाईंको समुदायलाई धेरै स्रोतहरूको नोक्सानी हुनेछ । जनगणनामा सहभागी हुनु भनेको तपाईंले संघीय कोषबाट प्राप्त हुने कोषको हिस्साको आफ्नो समुदायका लागि जायज अंश दाबी गर्नु हो । आफ्नो समुदायको अधिकार प्राप्त रकम नगुमाउनुहोस् ।

तपाईंको समुदायलाई अरूले देख्ने गरी सुनिश्चित गर्नुहोस्

जनगणना तथ्याङ्कको प्रयोग संघीय अनुदान निर्धारण गर्नका लागि मात्र नभएर यो निर्णयकर्ताहरूलाई स्रोतहरू कहाँ लगानी गर्ने भन्नेबारे सूचित गर्न पनि प्रयोग गरिन्छ । जनगणना तथ्याङ्कले योजना

बनाउने र लगानी गर्ने कुराहरूमा असर पर्ने हुनाले तपाईंको समुदायमा जनगणना तथ्यांकको अधिक प्रभाव हुन्छ ।

जब सही गणना हुन्छ:

- स्थानीय स्कूल डिस्ट्रिक्टहरू (school districts) लाई नयाँ विद्यालयहरू कहाँ बनाउने वा विद्यमान रहेकालाई कहाँ विस्तार गर्ने भनी थाहा हुनेछ,
- स्थानीय सरकारहरूलाई आवाससम्बन्धी आवश्यकताहरूका लागि कसरी योजना बनाउने भन्ने कुरा थाहा हुनेछ, स्वास्थ्य स्याहार सेवा-प्रदायकहरूलाई तिनीहरू वरपरको जनसंख्याका लागि कस्तो स्याहार सेवालाई प्राथमिकता दिनु आवश्यक हुनेछ भन्ने कुरा थाहा हुनेछ,
- व्यवसायीहरूलाई नयाँ पसल तथा सेवाहरू कहाँ खोल्ने भन्ने कुरा थाहा हुनेछ र सामाजिक अभियन्ताहरूका लागि समुदायका सदस्यहरूको जीवन सुधार्ने मस्यौदा तयारी पार्ने र नीतिहरू अघिबढाउन आवश्यक तथ्याङ्क उपलब्ध हुनेछ ।

राजनीतिक प्रतिनिधित्वका लागि जनगणनामा गनिनुहोस्

तपाईंको आवाज सरकारसम्म पुगोस् भनेर सुनिश्चित गर्नका लागि जनगणना तथ्याङ्क महत्वपूर्ण हुन्छ ।



तथ्याङ्कको प्रयोग निम्न लिखित प्रयोजनका लागि गरिन्छ:

- प्रत्येक राज्यले संयुक्त राज्य अमेरिकाको प्रतिनिधि सभामा कति सिटहरू प्राप्त गर्छ भनी निर्धारण गर्न, जसले तपाईंको समुदायको राजनीतिक शक्तिलाई देखाउँछ ।
- सबै तहका सरकारका जिल्ला निर्वाचन क्षेत्रहरूलाई पुनः निर्धारण गर्न ।
- मतदाताहरूलाई जातका आधारमा गरिने विभेद रोक्न ।
- मतदाताहरूलाई भाषिक सहायता उपलब्ध गराउने कानुनी अधिकार सुनिश्चित गर्न ।

जनगणनामा प्रत्येकको सहभागिता तपाईंको समुदायका लागि महत्वपूर्ण हुन्छ ।

विशेषतः केही समुदायहरूको "गणना गर्न कठिन" हुन्छ---यसको अर्थ यी समुदायहरूमा, धेरैजसो मानिसहरूले जनगणनामा सहभागिता नजनाउने सम्भावना हुन्छ भन्ने हो । यसले गर्दा जनगणनामा असमानुपातिक गणना हुन सक्छ । --- जहाँ जनगणना रेकर्डहरूमा भएको मानिसको संख्या समुदायमा जीवनयापन गर्ने मानिसहरूको वास्तविक संख्याभन्दा कम हुन्छ। ऐतिहासिक रूपमा गणना गर्न कठिन समुदायहरूमा जातीय तथा प्रजातीय अल्पसंख्यक, डेरा गरी बसेका, अंग्रेजी भाषाको सीमित ज्ञान भएका मानिस, आप्रवासी र साना बालबालिकाहरू ऐतिहासिक रूपमा गणना गर्न कठिन समुदायहरूमा पर्दछन् ।

2020 को जनगणनामा गणना नहुने जोखिममा रहेका एसियन-अमेरिकन एन्ड नेटिभ
हवाइयन/प्यासिफिक अइल्याण्डर्स (AANHPI) समुदायहरू



5 जनामा 1

एसियाली अमेरिकनहरू गणना गर्न कठिन हुने जनगणनाक्षेत्रहरूमा बसोबास गर्छन्



3 जनामा 1

मूल हवाइबासीहरू र प्यासिफिक टापुबासीहरू गणना गर्न कठिन हुने जनगणना क्षेत्रहरूमा बसोबास गर्छन्

धेरैजसो एसियाली अमेरिकी, मूल हवाइबासी र प्रशान्त टापुवासीहरू गणना गर्न कठिन टोल छिमेकहरूमा बस्छन् जहाँ अझ उच्च दरमा गरिबी र बेरोजगारी, स्थिर र आर्थिक रूपमा धान्न सकिने आवासको कमी, न्यून शैक्षिक उपलब्धि र भाषिक चुनौतीहरू रहेका हुन्छन् । न्यून गणनाको परिणामले गर्दा एसियाली अमेरिकी, मूल हवाइबासी र प्रशान्त टापुवासी समुदायका आवश्यकताहरूलाई सम्बोधन गर्न सक्ने संघीय कोषको पहुँच यो समुदायले गुमाउन सक्नेछ ।

हाम्रो समुदायका सबै जानाको पूर्ण रूपमा गणना हुन र हाम्रो समुदायले आउने दशक सम्मका लागि आफ्नो जायज भाग पूर्ण रूपमा प्राप्त गर्नको लागि हाम्रो समुदायका हरेक व्यक्तिको यो जनगणनामा सहभागिता महत्त्वपूर्ण छ।

तपाईंले जनगणनासम्बन्धी थप जानकारी यो www.countusin2020.org/resources वेबसाइटबाट पाउन सक्नुहुन्छ ।